

Psa

Chapter 54

Nepali Interlinear

Reference: Nepali ERV

דָּוִד	קָלָא	לְשֹׁאֵל	וַיֹּאמְרוּ	הַזִּיפִים	בְּבוֹא	לְדָוִד:	מִשְׁכִּיל	בְּנִינָת	לְמִנְצָח	1
दाऊद	के	शाऊललाई	र-भने	जिफीहरू	जब-आए	दाऊदको	मास्कील	तारका-वाद्यहरूमा	संगीत-निर्देशकलाई	
H1732	H3808	H7586	H0559	H2130	H0935	H1732	H4905	H5058	H5329	
		תְּדַיְנֵנִי:	וּבְנִינָתָהּ	הַזִּישֵׁנִי	בְּשִׁמְךָ	אֱלֹהִים	עִמָּנוּ:	מִסְתָּחַר		
		न्याय-गरिदिनुहोस्	र-तपाईंको-शक्तिले	बचाइदिनुहोस्	तपाईंको-नामले	हे-परमेश्वर	हामीसँग	लुकेको-छ		
		H1777	H1369	H3467	H8034	H0430		H5641		

हे परमेश्वर, तपाईंको शक्ति प्रयोग गरेर मलाई बचाउनु होस्। मलाई स्वतन्त्र + 54:1 स्वतन्त्र मूल अर्थ, “परमप्रभु, परमेश्वर मलाई तपाईंको नाउँसँग बचाउनु होस्। तपाईंको शक्तिले मलाई न्याय गर्नुहोस्।” पार्नलाई तपाईंको शक्ति प्रयोग गर्नुहोस्।

פִּי:	לְאִמְרֵי-	הָאֲזִינָה	תְּפִלָּתִי	שָׁמַע	אֱלֹהִים	2
मेरो-मुखको	वचनहरूमा	कान-थापिदिनुहोस्	मेरो-प्रार्थना	सुनिदिनुहोस्	हे-परमेश्वर	
H6310	H0561	H0238	H8605	H8085	H0430	

हे परमेश्वर, मेरो प्रार्थना सुनी दिनुहोस्। मैले भनेका कुराहरूमा ध्यान दिनुहोस्।

שָׁמַע	לֵא	נִפְשִׁי	בְּקִשּׁוֹ	וְעֲרִיצִים	עָלַי	קָמוּ	וְזָרִים	כִּי	3	
राखे	राखेका-छैनन्	मेरो-प्राण	खोजेका-छन्	र-अत्याचारीहरूले	मेरो-विरुद्धमा	उठेका-छन्	परदेशीहरू	किनभने		
H3808		H5315	H1245	H6184						
					סֵלָה:	לְנַגְּמִים	אֱלֹהִים			
					सेलाह	आफनी-साम्ने	परमेश्वरलाई			
					H5542	H5048	H0430			

विदेशीहरू जसले परमेश्वरलाई उपासना गर्दैनन् उनीहरू मेरो विरुद्ध उठिरहेछन्। ती शक्तिशाली मानिसहरूले मलाई मार्न खोजिरहेछन्।

נִפְשִׁי:	בְּסִמְכִי	אֲדָנָי	לִי	עֲזָרָה	אֱלֹהִים	הִנֵּה	4
मेरो-प्राण	सम्भाल्नेहरूमाझ	प्रभु	मेरो	सहायक	परमेश्वर	हेर	
H5315	H5564	H0136		H5826	H0430	H2009	

हेर, मेरो परमेश्वरले मलाई बचाउनु हुनेछ। मेरो स्वामीले मलाई साथ दिनुहुनेछ।

הַצְּמִיחָם:	בְּאִמְתָּהּ	לְשִׁרְרִי	(הִרְעָה)	אִישׁיב]	יָשׁוּב	5
नाश-गरिदिनुहोस्	तपाईंको-सत्यताले	मेरा-शत्रुहरूलाई	दुष्टता	फर्काइदिनुहुनेछ	फर्काउनुहुनेछ	
H6789	H0571	H8324		H7725	H7725	

जो मेरो विरुद्धमा अभिन्नछन् तिनीहरूलाई परमेश्वरले दण्ड दिनुहुनेछ। परमेश्वर मप्रति साँचो हुनुहुन्छ, अनि उहाँले ती मानिसहरूलाई नाश गर्नुहुनेछ।

שׁוֹב:	כִּי-	יְהוָה	שִׁמְךָ	אֲוִרָה	לְךָ	אֲזַבְחָה-	בְּנִדְבָה	6
असल	किनभने	हे-परमप्रभु	तपाईंको-नाम	धन्यवाद-दिन्छु	तपाईंलाई	बलिदान-चढाउनेछु	स्वेच्छाले	
		H3068	H8034	H3034		H2076	H5071	

परमेश्वर, मेरो निस्वार्थ मनले तपाईंलाई भेटीहरू चढाइरहेछु। हे परमप्रभु, म तपाईंको शुभनाउँको स्तुति गर्नेछु।

עֵינַי:	רְאֵתָהּ	וּבְאֵינִי	הַצִּילָנִי	צָרָה	מִכָּל-	כִּי	7
मेरो-आँखाले	देख्यो	र-मेरा-शत्रुहरूलाई	छुटाइदिनुभयो	सङ्कटबाट	सबै	किनभने	
	H7200	H0341	H5337		H3605		

किनभने तपाईंले मलाई सारा कष्टहरू देखि बचाउनु भयो। मैले आफ्ना शत्रुहरू परास्त भइरहेको देखें।